

बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिकाको कार्यालयद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड : ४

सङ्ख्या : २

मिति : २०७८।०७।२८

भाग : २

श्रम डेस्क सञ्चालन कार्यविधि २०७८

प्रस्तावना :

संविधान, श्रम कानून र स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन गर्दै नेपाली श्रम बजारलाई मर्यादित र न्यायपूर्ण बनाउन, औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था, सङ्ख्या, सेवा, सुविधा आदिको व्यवस्थित विवरण सङ्कलन गरी अभिलेखिकरण तथा समस्या समाधान गर्न, संघीयता र विकेन्द्रीकरणको मान्यतालाई आत्मसात गरी हरेक स्थानीय तहमा श्रम डेस्क स्थापना गर्न आवश्यकता रहेको सन्दर्भमा ट्रेड युनियनहरूले गरिरहेको पैरवीलाई मनन गर्दै, श्रम र पूँजी तथा श्रमिक र रोजगारदाताबीच असल श्रम सम्बन्ध कायम गरी सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रयोजनका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरी सञ्चालन र व्यवस्थापन गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम नगरकार्यपालिकाको मिति २०७८।०६।२० को बैठकले “बूढानीलकण्ठ नगरपालिकाको श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८” स्वीकृत गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

क) यो कार्यविधिको नाम “बूढानीलकण्ठ नगरपालिका श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८” रहेको छ ।

ख) यो कार्यविधि बूढानीलकण्ठ नगरपालिकाको राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुने छ ।

ग) यो कार्यविधि “बूढानीलकण्ठ नगरपालिकाभित्र कार्यरत औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा कार्यरत श्रमिकहरूलाई लागू हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- क) “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने व्यक्तिलाई सम्झनुपर्छ । यस कार्यविधिमा सो शब्दले औपचारिक, अनौपचारिक तथा स्वरोजगार श्रमिकसमेतलाई जनाउँदछ ।
- ख) “औपचारिक श्रम क्षेत्र” भन्नाले श्रमिकलाई काममा लगाएका मुनाफा आर्जन गर्ने वा नगर्ने उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भई दर्ता वा गठन भएको वा सञ्चालनमा रहेको कुनै कम्पनी, प्राइभेट फर्म साभेदारी फर्म, संघ, संस्था, सहकारी संस्था वा श्रमिक आपूर्तिकर्ता वा अन्य संस्थालाई सम्झनुपर्छ ।
- ग) “अनौपचारिक श्रम क्षेत्र” भन्नाले औपचारिक श्रम क्षेत्रबाहेकको श्रम बजार जनाउँछ । र, सो शब्दले निर्माण क्षेत्र, यातायात क्षेत्र, कृषि, घरेलु र घरआधारित कामलगायतको श्रम क्षेत्र सम्झनुपर्छ ।
- घ) “स्वरोजगार श्रम क्षेत्र” भन्नाले आफ्नो श्रम, सीप, ज्ञान र पूँजीको परिचालन गरी आफु वा तीन जनासम्म श्रमिकलाई रोजगारी दिई सञ्चालन गरेको निर्माणसँग सम्बन्धित काम, वस्तु वा सेवाको उत्पादन वा व्यापार व्यवसाय सम्झनुपर्छ ।
- ङ) “सञ्चालक समिति” भन्नाले यस कार्यविधिको दफा ६ अन्तर्गत गठित श्रम डेस्क सञ्चालक समितिलाई सम्झनुपर्छ ।
- च) “श्रम डेस्क” भन्नाले यस कार्यविधिको उद्देश्य पूर्तिका लागि स्थापित श्रम डेस्कलाई सम्झनुपर्छ ।
- छ) “परिवार” भन्नाले श्रमिकको पति/पत्नी तथा निजमाथि आश्रित माता, पिता, सासु, ससुरा, दाजु, भाइ, दिदी, बहिनी र छोरा, छोरीलाई जनाउँछ ।
- ज) “स्थानीय तह” भन्नाले महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/ गाउँपालिका सम्झनुपर्छ ।
- झ) “सभा” भन्नाले “बूढानीलकण्ठ नगरपालीकाको सभालाई सम्झनुपर्छ ।
- ञ) “प्रमुख” भन्नाले “बूढानीलकण्ठ नगरपालीकाको मेयर वा अध्यक्षलाई सम्झनुपर्छ ।
- ट) “उप प्रमुख” भन्नाले महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/ गाउँपालिकाको उप मेयर वा उपाध्यक्षलाई सम्झनुपर्छ ।

- ठ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले “बूढानीलकण्ठ नगरपालीको कार्यालयको कर्मचारी प्रमुख अधिकृतको रुपमा काम गर्न खटाइएको अधिकृतलाई सम्झनुपर्छ ।
- ड) “सुचिकृत श्रमिक” भन्नाले यसै कार्यविधीको दफा ४(क) अर्न्तगत स्थानीय तहमा दर्ता वा अभिलेखिकृत भई परिचय पत्र प्राप्त श्रमिक सम्झनुपर्छ ।
- ढ) “तोकिएको” वा “तोकिए वमोजिम” भन्नाले यस कार्यविधिमा तोकिएको वा यस कार्यविधि वमोजिमको समितिले समय समयमा निर्णय गरी तोकिएको वा तोकिए वमोजिमको सम्झनुपर्छ ।

३. श्रम डेस्क स्थापनाको उद्देश्य :

- क) स्थानीय तहमा श्रम डेस्क स्थापना गरी श्रमिकले गर्ने काम, सीप र दक्षताको आधारमा अभिलेख राखी अध्यावधी गर्ने ।
- ख) सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने,
- ग) स्थानीय तहमा दर्ता, अभिलेखिकरण गरिएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजीकरण गर्ने,
- घ) स्थानीय तहमा श्रम अडिट र निरीक्षण गर्ने ।

४. श्रम डेस्कले गर्ने कार्यहरू :

- क) पेशा, सीप, दक्षता, योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको दर्ता, अभिलेखीकरण गर्ने र परिचयपत्र जारी गर्ने,
- ख) न्यूनतम परिश्रमिक कार्यान्वयन भए नभएको अनुगमन गर्ने,
- ग) समान काममा समान परिश्रमिकको व्यवस्था लागू गर्ने,
- घ) अभिलेखिकृत गरिएका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजीकरण गर्ने,
- ड) श्रमिकहरूको सीप र दक्षता अभिवृद्धि गराउन र सीप प्रमाणिकरण गर्न आवश्यक कार्य गर्ने,
- च) श्रमिक संगठन र रोजगारदाता संगठनहरूको परामर्शमा आर्थिक वर्षको पहिलो महिनाबाट लागू हुने गरी स्थानीय तहमा परिश्रमिक निर्धारण गर्ने,
- छ) श्रम अडिट गरे नगरेको अनुगमन गर्ने,

- ज) श्रमिकका समस्या उपर उजुरी लिने, सुनुवाई गर्ने र आवश्यक निर्देशन दिने,
- झ) श्रम नीरिक्षण प्रणाली सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गर्ने,
- ञ) श्रम नीरिक्षण प्रणाली सञ्चालन गर्ने,
- ट) निर्देशिकावमोजिम श्रम नीरिक्षकहरु सूचीकृत गर्ने र आवश्यकता अनुसार परिचालित गर्ने,
- ठ) अनुचित श्रम अभ्यास, शोषणमूलक अभ्यासहरु, कार्यथलोमा हुने यौनजन्य हिंसा, हतोत्साहन, दुर्व्यवहार र यस्ता घटना छानबीन गरी आवश्यक कारवाही गर्ने,
- ड) सञ्चालक समितिले आवश्यकता अनुसार केन्द्रीय श्रम सल्लाहकार परिषद्, प्रदेश श्रम सल्लाहकार परिषद्, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय लगायतका निकायहरूसँग समन्वय गर्ने,
- ढ) श्रम र श्रमिक सम्बन्धी तथ्याङ्क र विवरणहरु सङ्कलन गरी डाटावेस तयार गर्ने तथा अद्यावधिक गर्ने,
- ण) हरेक आर्थिक वर्षको असार मसान्तसम्मको कामको प्रतिवेदन तयार गरी तीन महिनाभित्र कार्यकारीणी समक्ष पेश गर्ने ।

५. प्रशासनिक व्यवस्थापन : श्रम डेस्कको प्रशासनिक तथा आर्थिक कारोवार सम्बन्धित पालिकाकै कर्मचारीहरुबाट सञ्चालन हुने छ ।

६. समिति गठन : श्रम डेस्क सञ्चालक समितिमा देहायका सञ्चालकहरु रहनेछन् :

- क) नगर उप-प्रमुख- संयोजक,
- ख) वडा अध्यक्ष वा सदस्यहरु मध्येबाट कम्तीमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी बढीमा चार जनासम्म - सदस्य,
- ग) पालिका भित्र क्रियाशील ट्रेड युनियन महासंघहरु मध्येबाट कम्तीमा एक महिला सहित तिन जना - सदस्य
- घ) पालिका भित्र क्रियाशील उद्योग वाणिज्य संघबाट कम्तीमा एक महिला सहित दुई जना - सदस्य
- ग) कार्यकारी अधिकृत वा निजले तोकेको श्रम डेस्कमा कार्यरत कर्मचारी - सदस्य सचिव ।

घ) सञ्चालक समितिमा प्रतिनिधित्व पठाउने संस्थाले आफ्नो प्रतिनिधि परिवर्तन गर्न सक्नेछन् ।

७. समितिको बैठक :

क) संयोजकले तोकेको मिति र स्थानमा सञ्चालक समितिको बैठक बस्नेछ ।

ख) बैठक सामान्यतया हरेक दुई महिनामा बस्नेछ । आवश्यकताअनुसार बढी पनि बस्न सक्नेछ ।

ग) बैठकमा कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित हुनु पर्नेछ ।

घ) सञ्चालक वा सदस्यले कार्यसमिति समक्ष दिएको राजीनामा स्वीकृत भएमा सञ्चालक समितिको सदस्य पदबाट हट्नेछन् । यसरी रिक्त हुन गएको स्थानमा जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको हो त्यही क्षेत्रबाट रिक्त पद पूर्ति गरिने छ ।

ङ) संयोजकको अनुपस्थितिमा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छ ।

८. विविध :

क) यस कार्यविधिको प्रयोजनको लागि गर्नुपर्ने आवश्यक पत्राचार वा कुनै आदेश निर्देशनको कार्यान्वयन गर्ने जिम्मेवारी समितिका सदस्य सचिवको हुनेछ ।

ख) सञ्चालक समितिले सम्बन्धित स्थानीय तहमा क्रियाशील ट्रेड युनियन महासंघ र रोजगारदाता संगठनसँग आवश्यक परामर्श गर्न सक्नेछन् ।

ग) सञ्चालक समितिले बैठक तथा अन्य काम कारवाहीको सन्दर्भमा आवश्यक कार्यविधि आफै बनाई लागू गर्न सक्नेछ ।

आज्ञाले,

राजेन्द्र कार्की

प्रमाणिकरण मिति : २०७८।०६।२०

प्रमुख प्रशासकीय अधिकृत